



महिला लघुवित्त वित्तीय संस्था लि. Mahila Laghubitta Bittiya Sanstha Ltd.

"नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्था" (राष्ट्रियस्तरको)

ब्याजदर सम्बन्धि सूचना

(सूचना प्रकाशित मिति: २०८२/०६/३१)

यस लघुवित्त वित्तीय संस्थाबाट मिति २०८२ कार्तिक १ गतेबाट २०८२ पौष मसान्तसम्म निम्न अनुसारको प्रवाह हुने कर्जा प्रवाह तथा बचतहरूमा नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरूलाई मिति २०८२/०३/२६ गते जारी निर्देशन बमोजिम ग्राहक सदस्यलाई प्रदान गरिने कर्जा र ग्राहक सदस्यहरूलाई बचतमा दिइने वार्षिक ब्याजदर निम्नानुसार रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

क) कर्जाका शीर्षक अनुसारको ब्याजदर :

क्र.स.	शीर्षक	परिवर्तनीय ब्याजदर (आधार दर+ प्रिमियम)			स्थीर ब्याजदर
		आधार दर	प्रिमियम	ब्याजदर	
१.	साधारण कर्जा	१०.९०%	३%	१३.९०%	१३.९० प्रतिशत
२.	विशेष व्यवसाय कर्जा	१०.९०%	३%	१३.९०%	१३.९० प्रतिशत
३.	मौसमी कर्जा	१०.९०%	३%	१३.९०%	१३.९० प्रतिशत
४.	आकस्मिक कर्जा	१०.९०%	३%	१३.९०%	१३.९० प्रतिशत
५.	मातृत्व कर्जा	१०.९०%	३%	१३.९०%	१३.९० प्रतिशत
६.	व्यवसाय पुर्नस्थापना कर्जा	१०.९०%	३%	१३.९०%	१३.९० प्रतिशत
७.	लघु उद्यम कर्जा	१०.९०%	३%	१३.९०%	१३.९० प्रतिशत
८.	व्यक्तिगत कर्जा	१०.९०%	३%	१३.९०%	१३.९० प्रतिशत
९.	युवा स्वरोजगार कर्जा	-	-	-	८ प्रतिशत

ख) बचत वा निक्षेपका शीर्षक अनुसारको ब्याजदर :

क्र. सं.	विवरण	ब्याज प्रतिशत
१.	समूह बचत	७.५० प्रतिशत
२.	व्यक्तिगत बचत	७.५० प्रतिशत
३.	उपकार कोष बचत	७.५० प्रतिशत
४.	मातृत्व बचत	७.५० प्रतिशत
५.	शिक्षा/पेन्सन बचत	१० वर्ष अवधिकोमा डेढी अर्थात् जम्मा भएको रकममा ५० प्रतिशत थप साथै, १५ वर्ष अवधिकोमा दोब्बर अर्थात् जम्मा भएको रकममा शत प्रतिशत थप ।

नोट:

- वित्तीय संस्थाको पछिल्लो तीन महिनाको (२०८२ आषाढ-२०८२ भाद्र) औषत आधार दर १०.९० प्रतिशत रहेको छ ।
- परिवर्तनीय ब्याजदर हरेक त्रैमासको अन्त्यमा आधार दरमा हुने परिवर्तन अनुसार ब्याजदर परिवर्तन हुनेछ तर प्रिमियम दर कर्जा प्रस्ताव पत्रमा (Offer Letter) उल्लेख भए बमोजिम नै रहने छ ।
- स्थीर ब्याजदरमा प्रवाहित कर्जाको ब्याजदर कर्जा अवधिभर परिवर्तन हुने छैन ।
- मिति २०८२/०४/०१ भन्दा अगाडि प्रवाह भई हाल बक्यौता रहेको कर्जाको ब्याजदर साबिक बमोजिम नै हुनेछ ।

तोकिएको समयमा कर्जाको किस्ता नबुझाइ भाखा नघाउने ऋणीबाट वार्षिक २ (दुई) प्रतिशत हर्जना ब्याज लिइनेछ ।

